



नेपाल सरकार

अर्थ मन्त्रालय

आन्तरिक राजस्व विभाग

राइड-सेयरिड सेवामा मूल्य अभिवृद्धि कर सम्बन्धी सार्वजनिक सूचना, २०८३

आर्थिक ऐन, २०८३ ले मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा ७ मा उपदफा (१ख.) थप गरी बासिन्दा राइड सेयरिड सेवा सञ्चालन गर्ने व्यक्ति (राइड सेयरिड अपरेटर) बाट सञ्चालित प्लेटफर्ममा आवद्ध भई यातायात तथा ढुवानी सेवा प्रदान गर्ने व्यक्तिलाई कारोबार गरेको बखत राइड सेयरिड सेवा सञ्चालन गर्ने व्यक्तिले मूल्य अभिवृद्धि कर असुल गर्ने सम्बन्धमा भएको व्यवस्थालाई सरलीकृत गरी प्रक्रियागत सहजता, स्पष्टता, पारदर्शिता र अनुमानयोग्य बनाई कर कानूनको परिपालना र कर सहभागिता सुनिश्चित गर्न वाञ्छनीय भएकोले, राइड-सेयरिड सेवामा मूल्य अभिवृद्धि कर सम्बन्धी सार्वजनिक सूचना, २०८३ जारी गर्ने भनी आन्तरिक राजस्व विभागबाट मिति २०८३/०३/३१ मा निर्णय भएको हुनाले सरोकारवाला सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।



नेपाल सरकार

अर्थ मन्त्रालय

आन्तरिक राजस्व विभाग

राइड-सेयरिड सेवामा मूल्य अभिवृद्धि कर सम्बन्धी सार्वजनिक सूचना, २०८३

आर्थिक ऐन, २०८३ ले मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा ७ मा उपदफा (१ख.) थप गरी बासिन्दा राइड सेयरिड सेवा सञ्चालन गर्ने व्यक्ति (राइड सेयरिड अपरेटर) बाट सञ्चालित प्लेटफर्ममा आबद्ध भई यातायात तथा ढुवानी सेवा प्रदान गर्ने व्यक्तिलाई कारोबार गरेको बखत राइड सेयरिड सेवा सञ्चालन गर्ने व्यक्तिले यो ऐन र यस ऐन अन्तर्गत बनेको नियम बमोजिम कर लाग्ने मूल्यमा पाँच प्रतिशतका दरले कर निर्धारण गरी असुल उपर गर्नु पर्ने व्यवस्था गरेको छ। उल्लिखित व्यवस्थाका आधारमा राइड सेयरिड सेवा संचालन गर्ने व्यक्ति तथा यातायात तथा ढुवानी सेवा प्रदान गर्ने व्यक्ति (राइडर) ले आफ्नो कारोबारको विषयमा देहाय बमोजिमको गर्नु पर्ने हुन्छ।

देहायः

१. प्लेटफर्म मार्फत राइड सेयरिड सेवा संचालन गर्ने व्यक्ति (राइड सेयरिड अपरेटर) मूल्य अभिवृद्धि करमा दर्ता भएको हुनुपर्नेछ।
२. आफ्नो प्लेटफर्ममा आबद्ध भई यातायात तथा ढुवानी सेवा प्रदान गर्ने राइडरको तर्फबाट त्यस्तो सेवा वापत लिने शुल्कको पाँच प्रतिशतका दरले मूल्य अभिवृद्धि कर सङ्कलन गर्नु पर्दछ।
३. उक्त सेवाको कारोबारमा राइडरको तर्फबाट तपसिलको खण्ड (क) बमोजिमको ढाँचामा कर विजक जारी गर्नु पर्नेछ। तर त्यस्तो विजकबमोजिमको आय प्लेटफर्मको हुने छैन।
४. राइडरको तर्फबाट सङ्कलित उल्लिखित कर र विवरण प्लेटफर्मले अर्को महिनाको पच्चिस गते भित्र सम्बन्धित कार्यालयमा दाखिला गर्नु पर्नेछ।
५. राइडरको तर्फबाट सङ्कलित तथा दाखिला भएको कर प्लेटफर्मले कर कट्टी (Input Tax Credit) लिन पाउने छैन।
६. उपर्युक्त बमोजिम बाहेक प्लेटफर्मको आफ्नो नियमित कारोबारको हकमा मूल्य अभिवृद्धि कर ऐन, २०५२ तथा नियमावली, २०५३ बमोजिम कर परिपालना गर्नु पर्नेछ।
७. प्लेटफर्मले राइडरबाट कमिशन लगायतका सेवा शुल्क प्राप्त गर्दा तथा अन्य नियमित कारोबारको हकमा १३ प्रतिशतको दरले मूल्य अभिवृद्धि कर सङ्कलन गर्नु पर्दछ। सो प्रयोजनको लागि तपसिलको खण्ड (ख) बमोजिमको ढाँचामा कर विजक जारी गर्नु पर्नेछ।
८. प्लेटफर्ममा आबद्ध भई यातायात तथा ढुवानी सेवा प्रदान गर्ने राइडरले अनिवार्य रुपमा स्थायी लेखा नम्बर लिएको हुनु पर्नेछ। तर मूल्य अभिवृद्धि करमा दर्ता हुन अनिवार्य छैन।



नेपाल सरकार
अर्थ मन्त्रालय
आन्तरिक राजस्व विभाग

तपसिल:

खण्ड (क):

कर बिजकको ढाँचा

(राइडरको तर्फबाट राइड सेवा प्रदायकले जारी गरेको कर बिजक)

प्लेटफर्मको नाम:

स्थायी लेखा नं:

ग्राहकको नाम:

राइडरको नाम:

कारोबार मिति:

बिजक नं:

यात्रा/दुवानी विवरण:

स्थायी लेखा नम्बर:

क्र.स.	सेवाको विवरण	परिणाम/ट्रिप	दर रु.	जम्मा रु
१.	राइड सेयरिड सेवा/दुवानी सेवा			
२.				
कुल करयोग्य रकम रु.				
५ % ले हुने मूल्य अभिवृद्धि कर रु.				
कुल जम्मा रकम रु.				
जम्मा रकम अक्षरमा				



नेपाल सरकार
अर्थ मन्त्रालय
आन्तरिक राजस्व विभाग

खण्ड (ख)
कर बिजकको ढाँचा

(प्लेटफर्मले नियमित व्यवसायमा जारी गर्ने बिजकको ढाँचा)

प्लेटफर्मको नाम:

कारोबार मिति :

स्थायी लेखा नं:

बिजक नं:

क्रेताको नाम:

स्थायी लेखा नं:

क्र.स.	सेवाको विवरण	परिणाम/ट्रिप	दर रु	जम्मा रु
१.				
२.				
कुल करयोग्य रकम रु.				
१३ % ले हुने मूल्य अभिवृद्धि कर रु.				
कुल जम्मा रकम रु.				
जम्मा रकम अक्षरमा				